



BEST FINANCE COMPANY LTD.

बेस्ट फाइनांस कम्पनी लि.

नेपाल राष्ट्र बैंकबाट "A" वर्गको इजाजतप्राप्त वित्तीय संस्था

Head office :

Kamaladi, Kathmandu

Ph : 01- 4542461/62/63

E-mail : info@bestfinance.com.np

Unaudited Financial Results (Quarterly)

As on 1st Quarter (2081/06/30) of the Fiscal Year 2081/82 (Ashwin)

Condensed Statement of Financial Position

For the Quarter Ended 30th Ashwin 2081 (16 October 2024)

Amount in NPR

Table with columns: Particulars, First Quarter Ending 30th Ashwin 2081, Immediate Previous Year Ending 31st Ashadh 2081. Rows include Assets, Liabilities, Equity, and Total Assets/Equity.

Condensed Statement of Profit or Loss

For the Quarter Ended 30th Ashwin 2081 (16 October 2024)

Amount in NPR

Table with columns: Particulars, Current Year (This Quarter, Up to this quarter), Previous Year (This Quarter, Up to this quarter). Rows include Interest income, Operating expense, Operating Profit, and Profit/(loss) for the period.

Condensed Consolidated Statement of Comprehensive Income

Table with columns: Particulars, Current Year, Previous Year. Rows include Profit/(Loss) for the period, Other Comprehensive Income, Total Comprehensive Income, Earnings per share, and Profit attributable to: Equity holders of the Bank, Non-controlling interest.

Ratios as per NRB Directives

Table with columns: Particulars, Current Year (This Quarter, Up to this quarter), Previous Year (This Quarter, Up to this quarter). Rows include Capital Fund to RWA, Non-performing loan (NPL) to total loan, Total Loan Loss Provision to Total NPL, Cost of Funds, Credit to Deposit Ratio, Base Rate, Interest Rate Spread.

Details about the distributable profit

Amount in NPR

Table with columns: Opening Retained Earnings, Add, Net Profit or (Loss) As per Statement of Profit or Loss, 1. Appropriations (1.1 Profit required to be appropriated to: a. General Reserve, b. Capital Redemption Reserve, c. Exchange Fluctuation Fund, d. CSR Fund, e. Employees Training Fund, f. Other), 1.2 Profit required to be transferred to Regulatory Reserve: a. Transferred to Regulatory Reserve, b. Transferred from Regulatory Reserve, Net Profit for the period ended 1st quarter available for distribution.

Notes to Financial statements

- 1. Above Financial statements are prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) and certain carve-outs as issued by ICAN.
2. These figures may vary with the audited figures at the instance of external auditor and/or regulator.
3. Figures have been regrouped and rearranged wherever necessary.
4. Loans and Advances consists of accrued interest receivable net of interest suspense and have been presented in net of any impairment.
5. Loans and Advances to customers include loan to customers and loan to Employees which have been measured at amortised cost.
6. Personnel expenses include employee bonus provision.
7. NFRS adjustment which are subject to regulatory adjustments as per NRB directives have been shown as regulatory adjustments.
8. Other Comprehensive income includes the fair value changes of items prescribed by NFRS net of tax.
9. The detailed interim report has been published in finance websites www.bestfinance.com.np.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली

२०७३ को (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०८१/०८२ को प्रथम त्रैमासिक प्रतिवेदन

वित्तीय विवरण:

- क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण : आ.व. २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको अपरिष्कृत (Unaudited) बासलात तथा नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ र सो विवरण यस वित्तीय संस्थाको वेबसाइट www.bestfinance.com.np मा राखिएको छ ।
ख) प्रमुख वित्तीय अनुपातहरू: प्रति शेयर आम्दानी : (२.८८) पि.ई अनुपात : (१६४.०८) प्रति शेयर नेटवर्ध : १२४.९१ प्रति शेयर कुल सम्पत्तिको मूल्य : ७७७ तरलता अनुपात : २८.४०
२. व्यवस्थापकीय विश्लेषण : क) यस त्रयमासमा संस्थाको निक्षेप र कर्जाका वृद्धि भएको छ । आगामी दिनहरूमा कर्जा असुलीको प्रक्रियालाई थप प्रभावकारी बान्दनेछ । ख) संस्थाको कर्जा तथा निक्षेप र प्राथमिक पुँजीको अनुपातको साथै पर्याप्त तरलतालाई मध्य नजर गरी संस्थाको मुनाफामा वृद्धि गर्न उत्पादनशील क्षेत्रमा कर्जा वृद्धि गर्ने लक्ष्य लिएको छ । ग) यस संस्थाको नगद मौज्जात, नाफा नोक्सान वा नगद प्रवाहमा तात्त्विक असर पार्न सबै कुनै खास घटना वा अवस्था हाल रहेको छैन ।
३. कानूनी कारवाही सम्बन्धी विवरण: क) यस अवधिमा संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको छैन । ख) यस अवधिमा संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी वा आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको छैन ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण : क) यस वित्तीय संस्थाको शेयर मूल्य धितोपत्र बजारको नीति नियम अनुसार खुल्ला बजारले निर्धारण गर्ने गरेको र सोही अनुसार नै कारोबार हुने गरेको छ । ख) यस अवधिको शेयर कारोबार देहाय बमोजिम रहेको छ । शेयरको अधिकतम मूल्य : रु. ७४५.०० शेयरको न्यूनतम मूल्य : रु. ४७९.०० अन्तिम मूल्य : रु. ६३७.०० कारोबार भएको कुल दिन : ५७ कारोबार संख्या : ५,२९,७०२
५. समस्या तथा चुनौती : यस संस्थालाई नेपालको वित्तीय बजारमा एक सबल वित्तीय संस्थामा परिणत गर्न विद्यमान मानव संसाधन तथा अन्य साधनहरूको यथोचित व्यवस्थापन गरी कुशलतापूर्वक अर्थ बढ्न पर्ने स्थिति रहेको छ । यसका लागि आई पर्ने समस्या तथा चुनौति समाधानका उपायहरू बारे संस्थाले समय समयमा समीक्षा गरी रणनीति समेत बनाई सोको सहजिकरणको उपाय अवलम्बन गर्ने गरेको छ । देशको अर्थतन्त्रका बाध्य क्षेत्रमा देखिएको चाप र बजारमा देखिएको तरलताको प्रभावलाई समेत विश्लेषण गरि आवश्यक रणनीति अवलम्बन गरिनेछ ।
६. संस्थागत सुशासन : संस्थाले नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरूद्वारा जारी गरिएका संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको पालना गरिएको छ । संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा समय समयमा संस्थाको कर्मचारीहरूलाई आन्तरिक र बाह्य प्रशिक्षण तथा तालिम गर्ने गराउने गरिएको छ । संस्थागत सुशासन पालना सम्बन्धी क्याकलापको अनुगमन गर्ने लेखापरिक्षण समिति लगायतका अन्य उप समितिहरू गठन गरिएको छ । संस्थाको आन्तरिक लेखापरिक्षण नियमित रूपमा गर्ने गरिएको छ ।
७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण : आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझिसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।